

घिरिङ गाउँपालिकाको विनियोजन ऐन २०७५

घिरिङ गाउँ गाउँपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७५/०३/२९

प्रस्तावना :

घिरिङ गाउँ गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम घिरिङ गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “ घिरिङ गाउँपालिकाको विनियोजन ऐन, २०७५ ” रहेको छ ।
- (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

- क) “ऐन” भन्नाले घिरिङ गाउँपालिकाको विनियोजन ऐन, २०७५ सम्भन्धित ।
- ख) “कार्यपालिका” भन्नाले घिरिङ गाउँ कार्यपालिकाको कार्यालय सम्भन्धित ।
- ग) “गाउँपालिका” भन्नाले घिरिङ गाउँपालिकाको सम्भन्धित ।
- घ) “सभा” भन्नाले घिरिङ गाउँपालिकाको सभा सम्भन्धित ।
- ङ) “संविधान” भन्नाले नेपालको संविधान सम्भन्धित ।

३. आर्थिक वर्ष २०७५।०७६ को लागि सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७५।०७६ को लागि गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ३४,२२,२७,९५४.६३/- (अक्षरूपी चौतिस करोड बाईस लाख सत्ताई हजार पन्चानब्बे रुपैया त्रिस्ठी पैशा मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ ।

४. विनियोजन:

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५।०७६ को निमित्त घिरिङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनै मा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानीखर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

क्र.सं.	शीर्षकको नाम	स्रोत	रकम
1	ससर्त अनुदान संधिय सरकार	संधिय सरकार	११,३५,७८,०००.००
2	वित्तिय समानिकरण संधिय सरकार	संधिय सरकार	७,७३,२२,०००.००
3	वित्तिय सामानिकरण प्रदेश सरकार	प्रदेश सरकार	१,१६,७७,०००.००
4	राजश्व बाँडफाँड	केन्द्र सरकार	५,७१,७९,०००.००
5	राजश्व बाँडफाँड	प्रदेश सरकार	२४,१२,०००.००
6	आन्तरिक स्रोत	गा.पा.	५०,००,०००.००
7	गत वर्षको अनुमानित बचत	अ. ल्या.	७,५०,५९,९५४.६३
कूल जम्मा			३४,२२,२७,९५४.६३